

Dan

Chapter 7

Nepali Interlinear

Reference: Nepali ERV

בְּשָׁנָה	חָדָה	לְבִלְשָׁצֶר	מֶלֶךְ	בְּבָל	דָּנִיֵּאל	חֲלֵם	חָזָה	וַחֲזוּי	רֵאשָׁה	עַל-
वर्षमा	पहिलो	बेलशस्सरको	राजा	बाबेलको	दानिएलले	सपना	देखे	र-दर्शनहरू	उनको-शिरमा	माथि
H8140	H2298	H1113	H4430	H0895	H1841	H2493	H2370	H2376	H7217	H5922
מִשְׁכָּבָהּ	בְּאֶרְצוֹ	חֲלֵמָה	כָּתַב	רֵאשׁ	מִלִּין	אַמַּר:				
आफ्नो-शय्यामा	तब	सपना	लेखे	मुख्य	कुराहरू	भने				
H4903	H0116	H2493	H3790	H7217	H4406	H0560				

बाबेलको राजा बेलसजरको शासन कालको पहिलो वर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू

עָנָה	דָּנִיֵּאל	וְאָמַר	חָזָה	חָזָה	בְּחֲזוּי	עִם-	לִילֵיָא	וְאָרוֹ	אַרְבַּע	רוּחֵי
बोले	दानिएलले	र-भने	देख्दै-थिएँ	म-थिएँ	मेरो-दर्शनमा	सँग	रातमा	र-हेर	चार	हावाहरूले
H6032	H1841	H0560	H2370	H1934	H2376	H5974	H3916	H0718	H0703	H7308
שָׁמַיָא	מִגִּיחֵן	לְיָמָה	רָבָא:							
आकाशका	हल्लाउँदै-थिए	ठूलो-समुद्रमा	विशाल							
H8065	H1519	H3221	H7229							

दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो।

וְאַרְבַּע	חִיּוֹן	רִבְרָבִין	סִלְקִין	מִן-	יָמָה	שָׁנָן	יָא	מִן-	דָּא:
र-चार	पशुहरू	ठूला	उठे	बाट	समुद्रबाट	फरक-थिए	एक	बाट	अर्को
H0703	H2423	H7260	H5559	H4481	H3221	H8133	H1668	H4481	H1668

तब मैले चारवटा ठूलूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए।

קַדְמֵיחָהּ	כְּאַרְיָה	וּנְפִין	יָי-	נִשָּׂר	לָהּ	חָזָה	חָזָה	עָר	דֵּי-	מְרִישׁוֹ
पहिलोचाहिँ	सिंह-जस्तो	र-पखेटाहरू	को	गरुडका	यसलाई	देख्दै-थिएँ	म-थिएँ	जबसम्म	कि	उपारियो
H6933	H0744	H1611	H1768	H5403	H2370	H1934	H5705	H1768	H4804	

יָהִיב	נִפְיָהּ	וּנְטִילָת	מִן-	אַרְבָּעָה	וְעַל-	רִגְלֵינָהּ	כְּאַנָּשׁ	חֲקִימָת	וּלְבָב	אַנָּשׁ	יָהִיב
दिइयो	यसका-पखेटाहरू	र-उठाइयो	बाट	भूइँबाट	र-माथि	खुट्टाहरूमा	मानिस-जस्तै	खडा-गरियो	र-हृदय	मानिसको	दिइयो
H3052	H1611	H5191	H4481	H0772	H5922	H7271	H0606	H6966	H3825	H0606	

לָהּ:
यसलाई

“तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।

וְאָרוֹ	חִיּוֹן	אַחֲרָי	תְּנִינָה	דְּמִינָה	לְרֹב	וְלִשְׂטָר-	חַד	חֲקִמָת	וּתְלָת	עֲלֵעִין
र-हेर	पशु	अर्को	दोस्रो	जस्तो-थियो	भालु-जस्तो	र-एक-छेउमा	एक	खडा-गरियो	र-तीन	करडहरू
H0718	H2423	H0317	H8578	H1821	H1678	H7859	H2298	H6966	H8532	H5967

בְּפִמָּהּ	בֵּין	[שְׁנִיחָה]	(שְׁנָה)	וְכֹן	אַמְרִין	לָהּ	קוּמִי	אַכְלִי	בְּשָׂר	שְׁנִיָּא:
यसको-मुखमा	बीचमा	[दाँतहरू]	(यसका-दाँतहरूका)	र-यसरी	भनियो	यसलाई	उठ	खाईदेउ	मासु	थेरे
H6433	H0997	H8128	H8128	H3652	H0560	H6966	H6966	H0399	H1321	H7690

“तब मैले भालु जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करडहरू थिए। त्यस भालूलाई आदेश दिइयो ‘उठ अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’

כָּרָא	בָּאָתָר	דָּגָה	חֲזָה	הָיִית	וָאָרו	אַחֲרֵי	כְּנִמָּר	וְלָה	גִּפְיִן	אַרְבַּע	דֵּי	עוֹף	6
चराको	यसपछि	यसको	देख्दै-थिएँ	म-थिएँ	र-हेर	अर्को	चितुवा-जस्तो	र-यसलाई	पखेटाहरू	चार	को	चराको	
H5776	H0870	H1836	H2370	H1934	H0718	H0317	H5245	H1611	H0703	H0703	H1768	H5776	

עֵלָּ	[גְּבִיחָה]	(גְּבִיחָה)	וְאַרְבַּעַה	רֵאשִׁי	לְחִיּוֹתָא	וְשִׁלְטָן	יְהִיב	לָהּ:
माथि	[यसको-पिठमा]	(यसको-पिठमा)	र-चार	शिरहरू	पशुलाई	र-अधिकार	दिइयो	यसलाई
H5922	H1355	H1355	H0703	H7217	H2423	H7985	H3052	

“त्यसपछि मैले देखें त्यहाँ मेरो सामुने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पंखेटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो।

בָּאָתָר	דָּגָה	חֲזָה	הָיִית	בְּחֻזִּי	לַיְלָא	וָאָרו	חִיּוֹה	[רְבִיעִיחָה]	(רְבִיעִיחָה)	דְּחִילָה	7
यसपछि	यसको	देख्दै-थिएँ	म-थिएँ	मेरो-दर्शनमा	रातको	र-हेर	पशु	[चौथो]	(चौथो)	भयानक	
H0870	H1836	H2370	H1934	H2376	H3916	H0718	H2423	H7244	H7244	H1763	

וְאִמְתָּנִי	וְתַקִּיפָא	וְיִזְרָא	וְשִׁנִּין	דֵּי	פְּרִזְלָה	לָהּ	רְבָרְבָן	אַכְלָה
र-त्रासदायक	र-अत्यन्तै-शक्तिशाली	अत्यन्तै	र-दाँतहरू	को	फलामका	यसलाई	ठूला	खाईदै-थियो
H0574	H8624	H3493	H8128	H1768	H6523	H7260	H7260	H0399

וּמְדַבֵּרָה	וּשְׂאָרָא	[בְּרַגְלִיחָה]	(בְּרַגְלִיחָה)	רְפֻסָּה	וְהִיא	מְשַׁנָּה	מֵן	כָּל	חִיּוֹתָא
र-कुच्छदै-थियो	र-बाँकीलाई	[खुट्टाहरूले]	(खुट्टाहरूले)	कुच्छदै-थियो	र-यो	फरक-थियो	बाट	सबै	पशुहरूभन्दा
H1855	H7606	H7271	H7271	H7512	H1932	H8133	H4481	H3606	H2423

דֵּי	קָרְמִיחָה	וּקְרַנִּין	עֶשֶׂר	לָהּ:
जुन	यसभन्दा-पहिलेका	र-सिङहरू	दस	यसलाई
H1768	H6925	H7162	H6236	

“यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्र डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पाउँदै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङहरू दशवटा थिए।

מְשַׁתְּכֵל	הָיִית	בְּקְרַנִּיא	וְאָלוּ	קָרַן	אַחֲרֵי	זְעִירָה	סְלִקְת	[בִּינִיחוֹן]	(בִּינִיחוֹן)	8
हेर्दै-थिएँ	म-थिएँ	सिङहरूमा	र-हेर	सिङ	अर्को	सानो	उम्रियो	[तिनीहरूको-बीचमा]	(तिनीहरूको-बीचमा)	
H7920	H1934	H7162	H0431	H7162	H0317	H2192	H5559	H0997	H0997	

וּתְלָת	מֵן	קְרַנִּיא	קְרַמְנִתָּא	[אַתְעַקְרוֹן]	(אַתְעַקְרָה)	מֵן	[קְרַמִּיחָה]	(קְרַמִּיחָה)
र-तीन	बाट	सिङहरूमध्येको	पहिलेका	[उखेलिए]	(उखेलिए)	बाट	[यसको-सामुबाट]	(यसको-सामुबाट)
H8532	H4481	H7162	H6933	H6132	H6132	H4481	H6925	H6925

וְאָלוּ	עֵינִין	כְּעֵינִי	אַנְשָׂא	בְּקְרַנִּיא	יָא	וּפִם	מְמַלְל	רְבָרְבָן:
र-हेर	आँखाहरू	मानिसका-आँखा-जस्ता	मानिसका	सिङमा	यो	र-मुख	बोल्दै-थियो	ठूला-कुराहरू
H0431	H5870	H5870	H0606	H7162	H1668	H6433	H4449	H7260

“अहिले म त्यो सिङको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सीङ उम्रियो ती सीङहरूको बीचमा त्यो सीङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सीङमा मानिसको जस्तो आँखा थियो। यो सानो सीङमा एउटा मुख पनि थियो अनि स्वयंले प्रशंसा गरिरहेको थियो। यो सानो सीङले अरू तीनवटा सीङहरूलाई उचालेर फ्याँकि दियो।

חֲזָה	הָיִית	עָר	דֵּי	כְּרִסְוִן	רְמִי	וְעַתִּיק	יּוֹמִין	יְתִב	אֲבוּשָׁה	כְּתָלָה	9
देख्दै-थिएँ	म-थिएँ	जबसम्म	कि	सिंहासनहरू	राखियो	र-प्राचीन	दिनहरूको	बस्नुभयो	उहाँको-लुगा	हिउँ-जस्तै	
H2370	H1934	H5705	H1768	H3764	H7412	H6268	H3118	H3488	H3831	H8517	

חֲזָה	וּשְׂעָר	רֵאשִׁי	כְּעַמָּר	נִקָּא	כְּרִסְוִן	יְתִב	שְׂבִיבִין	דֵּי	גֹר
शुभ्र	र-उहाँको-शिरको-कपाल	उहाँको-शिरको	शुद्ध-ऊन-जस्तो	शुद्ध	उहाँको-सिंहासन	ज्वालाहरू	उहाँको-सिंहासन	को	आगो
H2358	H8177	H7217	H6015	H5343	H3764	H7631	H3764	H1768	H5135

גְּלִגְלוּחָה	גֹּר	דְּלִק:
यसका-पाङ्ग्राहरू	आगो	बल्दै-रहेको
H1535	H5135	H1815

“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।

10	נָהָר	כִּי	זָוַר	נָגַד	וַנִּפְקַן	מִן	קָדְמוֹהִי	אַלְף	אַלְפִּים	אַלְפִּין
	नदी	को	आगोको	बग्दे-थियो	र-निस्केको-थियो	बाट	उहाँको-सामुबाट	हजार-हजार	[हजार]	(हजारले)
	H5103	H1768	H5135	H5047	H5312	H4481	H6925	H0506	H0506	H0506

	יְשׁוּשׁוֹנָה	וְרָבּוֹ	רָבּוֹן	(רָבּוֹן)	קָדְמוֹהִי	יְקוּמוֹן	דִּינָא	יָתֵב	וְסִפְרִין	פְּתִיחוּ
	उहाँको-सेवा-गर्दै-थिए	र-करोडौं	[करोड]	(करोडले)	उहाँको-सामु	खडा-थिए	न्याय	बस्यो	र-पुस्तकहरू	खोलिए
	H8120	H7240	H7240	H7240	H6925	H6966	H1780	H3488	H5609	H6606

उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।

11	קוֹנָה	הָיִית	בְּאֵרֶץ	מִן	קֶל	מְלִיאָה	רַבְרַבְתָּא	דִּי	קָרְנָא	מִמְלַלָּה	קוֹנָה
	देख्दै-थिएँ	म-थिएँ	तब	बाट	शब्द	वचनहरूको	ठूला	जो	सिङले	बोल्दै-थियो	देख्दै-थिएँ
	H2370	H1934	H0116	H4481	H7032	H4406	H7260	H1768	H7162	H4449	H2370

	הָיִית	עַד	דִּי	קְטִילָת	חַיּוֹתָא	וְהוֹבְדָ	גְּשָׁמָה	וַיְהִיבַת	לִיקְרַת	אַשָּׁא
	म-थिएँ	जबसम्म	कि	मारियो	पशुलाई	र-नष्ट-गरियो	यसको-शरीर	र-दिइयो	जलाउनलाई	आगोको
	H1934	H5705	H1768	H6992	H2423	H0007	H1655	H3052	H3346	H0785

"मैले हेरिरहेको थिएँ कि त्यो सानो सीङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा पयाँकिदियो।

12	וּשְׂאָר	חַיּוֹתָא	הַעֲרִיו	שְׁלֹטְנָהוֹן	וְאֶרְכָּה	בְּחַיִּין	יְהִיבַת	לְהוֹן	עַד	זְמַן
	र-बाँकी	पशुहरूको	हटाइयो	तिनीहरूको-अधिकार	र-दीर्घायु	जीवनमा	दिइयो	तिनीहरूलाई	सम्म	समय
	H7606	H2423	H5709	H7985	H0754	H2417	H3052	H2166	H5705	H2166

וְעָרִין
र-मौसम
H5732

अरू जनवारहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अझ बाँच्न दिइयो।

13	קוֹנָה	הָיִית	בְּחַזוֹן	לְלִיאָ	וְאֶרְוֹ	עַם	עֲנָנִי	שְׁמַיָּא	כְּבֵד	אַנְש	אַתָּה
	देख्दै-थिएँ	म-थिएँ	मेरो-दर्शनमा	रातको	र-हेर	सँग	बादलहरू	आकाशका	जस्तो	मानिसको-पुत्र	आउँदै-थियो
	H2370	H1934	H2376	H3916	H0718	H5974	H6050	H8065	H1247	H0606	H0858

	הָנָה	וְעַד	עֲתִיק	יּוֹמִיא	מְטָה	וּקְדָמוֹהִי	הַקְרָבוֹהִי
	उनी	र-सम्म	प्राचीन	दिनहरूकोकहाँ	पुगे	र-उहाँको-सामु	ल्याइयो
	H1934	H5705	H6268	H3118	H4291	H6925	H7127

"मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।

14	וְלֵא	יְהִיב	שְׁלֹטוֹן	וַיְקַר	וּמְלָכֹ	וְכָל	עַמְמִיא	אַמְיָא	וְלִשְׁנִיא	לֵא
	र-उनलाई	दिइयो	अधिकार	र-महिमा	र-राज्य	र-सबै	जातिहरू	राष्ट्रहरू	र-भाषाहरूका-मानिसहरूले	उनलाई
	H3052	H7985	H3367	H4437	H3606	H5972	H0524	H3961		

	יְפָלְחוֹן	שְׁלֹטְנָה	שְׁלֹטוֹן	עָלָם	דִּי	לֵא	יְעָרָה	וּמְלָכֹתָה	דִּי	לֵא	תַתְּחַבֵּל
	सेवा-गरून्	उहाँको-अधिकार	अधिकार	सदाको	जो	होइन	बित्नेछ	र-उहाँको-राज्य	जो	होइन	नष्ट-हुनेछ
	H6399	H7985	H7985	H5957	H1768	H3809	H5709	H4437	H1768	H3809	H2255

פ

"एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।

15	אַתְּחַרֵּית	רוּחִי	אַנָּה	דְּנִיאל	בְּנוֹא	גְּדָנָה	רֹאשִׁי	יְבַחֵלְנִי
	व्याकुल-भयो	मेरो-आत्मा	म	दानिएल	भिन्न	शरीरको	मेरो-शिरको	मलाई-व्याकुल-पारे
	H3735	H7308	H1841	H1459	H5085	H2376	H7217	H0927

“मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ।

קַרְבַּת	עַל-	חַר	מֶן-	קָאָמֶיאַ	וַיִּצִיבָא	אַבְעָא-	מִנָּה	עַל-	כָּל-	דְּגָה	16
नजिक-गएँ	माथि	एकजना	बाट	खडा-भएकाहरूको	र-सत्यता	सोधें	उनबाट	माथि	यो-सबै	कुराको	
H7127	H5922	H2298	H4481	H6966	H3330	H1156	H4481	H5922	H3606	H1836	

וַאֲמַר-	לִי	וּפְשָׁר	מִלֵּיאַ	יְהוָה עֲנֵנִי:
र-भने	मलाई	र-अर्थ	वचनहरूको	बताइदिनुभयो
H0560	H6591	H4406	H3046	

त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो।

אַלְיִן	חַיִּוּתָא	רַבְרַבְתָּא	דִּי	אַנְיִן	אַרְבַּע	אַרְבַּעַה	מַלְכִין	יְקוּמוּן	מֶן-	אַרְעָא:	17
यी	पशुहरू	ठूला	जुन	तिनीहरू	चार	चार	राजाहरू	उठ्नेछन्	बाट	पृथ्वीबाट	
H0459	H2423	H7260	H1768	H0703	H0703	H0703	H4430	H6966	H4481	H0772	

उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ।

וַיִּקְבְּלוּן	מַלְכוּתָא	קְדִישִׁי	עֲלִיִּינוּן	וַיַּחֲסִינוּן	מַלְכוּתָא	עַד-	עֲלָמָא	וְעַד	עָלָם	18
र-पाउनेछन्	राज्य	पवित्रहरूले	सर्वोच्चका	र-अधिकारमा-राख्नेछन्	राज्य	सम्म	युगको	र-सम्म	युगको	
H6902	H4437	H6922	H5946	H2631	H4437	H5705	H5957	H5705	H5957	

עֲלָמָא:
युगो-युगसम्म
H5957

तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा सर्वदाका निम्ति त्यो कायम रहने छ।’

אַרְיִן	צְבִית	לְיִצְבָּא	עַל-	חַיִּוּתָא	רַבִּיעֻתָא	דִּי-	הַנֹּת	שְׁנִיָּה	מֶן-	כְּלָהוּן	(כְּלָהוּן)	19
तब	चाहें	निश्चित-जात्र	बारेमा	पशु	चौथो	जो	थियो	फरक	बाट	[सबैभन्दा]	(सबैभन्दा)	
H0116	H6634	H3321	H5922	H2423	H7244	H1768	H1934	H8133	H4481	H3605	H3605	

דְּחִילָה	יְתִירָה	[שְׁנִיָּה]	(שְׁנִיָּה)	דִּי-	פְרֻלָּה	וְטַפְרִיָּה	דִּי-	נָחֵשׁ
भयानक	अत्यन्तै	[यसका-दाँतहरू]	(यसका-दाँतहरू)	को	फलामका	र-यसका-नङ्ग्राहरू	को	काँसाका
H1763	H3493	H8128	H8128	H1768	H6523	H2953	H1768	H5174

אַכְלָה	מִדְּחָה	וּשְׂאָרָא	בְּרִגְלִיָּה	רַפְסָה:
खाईदै-थियो	कुच्चदै-थियो	र-बाँकीलाई	खुट्टाहरूले	कुच्चदै-थियो
H0399	H1855	H7606	H7271	H7512

“त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो।

וְעַל-	קַרְנֵיאַ	עֶשֶׂר	דִּי	בְּרֵאשֵׁה	וְאַחֲרֵי	דִּי	סְלִקְתָּ	וַנִּפְלוּן	(וַנִּפְלוּהָ)	מֶן-	20
र-बारेमा	सिङहरू	दस	जुन	यसको-शिरमा	र-अर्कोले	जुन	उम्रियो	[खसे]	(खसे)	बाट	
H5922	H7162	H6236	H1768	H7217	H0317	H1768	H5559	H5308	H5308	H4481	

רַבְרַבְוִן	מִמְלָל	וּפְמֵ	לָהּ	וְעִינִין	דְּכִין	וּקְרֵיאַ	תְּלָת	(קְרֵמָה)	קְרֵמִיָּה
ठूला-कुराहरू	बोल्दै-थियो	र-मुख	यसलाई	र-आँखाहरू	यस्तो	र-सिङ	तीन	(यसको-सामुबाट)	[यसको-सामुबाट]
H7260	H4449	H6433	H5870	H1797	H7162	H8532	H6925	H6925	

וַחֲזוּהָ	רַב	מֶן-	חֲבֵרְתָהּ:
र-यसको-रूप	ठूलो	भन्दा	यसका-साथीहरूभन्दा
H2376	H7229	H4481	H2273

त्यसको टाउकोमा दशवटा सीँडहरू थिए अनि बीचमा अर्को सीँड उम्रियो। त्यस सीँडले अरू दशवटा सीँडहरूबाट तीनवटा उखेल्यो। त्यस सीँडको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सीँडहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थेँ।

חֲזוּהָ	הָיִית	וּקְרֵיאַ	דְּכִין	עֲבָדָה	קְרַב	עִם-	קְרֵישִׁין	וַיְכַלָּה	לְהוֹן:	21
देख्दै-थिएँ	म-थिएँ	र-सिङले	यस्तो	गद्दै-थियो	युद्ध	सँग	पवित्रहरूसँग	र-जित्दै-थियो	तिनीहरूमाथि	
H2370	H1934	H7162	H1797	H5648	H7129	H5974	H6922	H3202		

मैले हेर्दा हेदै त्यो सीङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो।

מִטָּה	זְמַנָּא	עֲלִיוֹנִין	לְקַדְשֵׁי	יְהוָה	וְדִינָא	יּוֹמָיָא	עֲתִיק	אַתָּה	דִּי	עָד	22
आयो	र-समय	सर्वोच्चका	पवित्रहरूलाई	दिनुभयो	र-न्याय	दिनहरूको	प्राचीन	आउनुभयो	कि	जबसम्म	
H4291	H2166	H5946	H6922	H3052	H1780	H3118	H6268	H0858	H1768	H5705	
							קַדְשֵׁין:	הַחֲסִנּוּ	וּמְלֻכּוֹתָא		
							पवित्रहरूले	अधिकारमा-राखे	र-राज्य		
							H6922	H2631	H4437		

जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सीङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।

תְּשֻׁנָּא	דִּי	בְּאַרְעָא	דְּהוּנָא	(רְבִיעֵיאָה)	רְבִיעֵיאָה	מְלֻכּוֹ	רְבִיעֵיאָה	חַיּוֹתָא	אַמְרָ	כִּן	23
फरक-हुनेछ	जुन	पृथ्वीमा	हुनेछ	(चौथो)	[चौथो]	राज्य	चौथो	पशु	भन्यो	यसरी	
H8133	H1768	H0772	H1934	H7244	H7244	H4437	H7244	H2423	H0560	H3652	
			וּתְדַקְנָה:	וּתְדוּשְׁנָה	אַרְעָא	כָּל-	וּתְאַכַּל	מְלֻכּוֹתָא	כָּל-	מִן-	
			र-टुक्रा-पार्नेछ	र-कुच्लनेछ	पृथ्वीलाई	सबै	र-खानेछ	राज्यहरूभन्दा	सबै	बाट	
			H1855	H1759	H0772	H3606	H0399	H4437	H3606	H4481	

“उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निलिन्छन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ।

וְהוּא	אַחֲרֵיהוֹן	יְקוּם	וְאַחֲרָיו	יְקֻמוּן	מְלָכִין	עֶשְׂרָה	מְלֻכּוֹתָהּ	מְנַה	עֶשְׂרָה	וְקִרְנֵיאָה	24
र-उनी	तिनीहरूपछि	उठ्नेछ	र-अर्को	उठ्नेछन्	राजाहरू	दस	राज्यको	यसबाट	दस	र-सिङहरू	
H1932	H0311	H6966	H0321	H6966	H4430	H6236	H4437	H4481	H6236	H7162	
			וְהַשְּׂפָל:	מְלָכִין	וּתְלָתָהּ	קִרְמֵיאָה	מִן-	יְשֻׁנָּא			
			होच्याउनेछ	राजाहरूलाई	र-तीन	पहिलेकाहरूभन्दा	बाट	फरक-हुनेछ			
			H8214	H4430	H8532	H6933	H4481	H8133			

त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अधिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ।

וּיִסְכַּר	יְבֻלָּא	עֲלִיוֹנִין	וּלְקַדְשֵׁי	יְמִלְל	(עֲלֵיאָה)	עֲלֵיאָה	לְצֻד	וּמְלִין		25
र-योजना-गर्नेछ	थकाउनेछ	सर्वोच्चका	र-पवित्रहरूलाई	बोल्नेछ	(सर्वोच्चको)	[सर्वोच्च]	विरुद्धमा	र-वचनहरू		
H5452	H1080	H5946	H6922	H4449	H5943	H5943	H6655	H4406		
עָדִין:	וּפְלִג	וְעֲדִין	עָדִין	עֲדָה	בְּיָדָהּ	וּתְהַבִּין	וּרְתָ	זְמַנִּין	לְהַשְׁנִיָּה	
समय	र-आधा	र-समयहरू	समय	सम्म	उनको-हातमा	र-दिइनेछन्	र-व्यवस्था	समयहरू	परिवर्तन-गर्न	
H5732	H6387	H5732	H5732	H5705	H3028	H3052	H1882	H2166	H8133	

त्यसले सर्वोच्चको विरुद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बदल्ने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।

סוּפָא:	עֲדָה	וּלְהוֹבִדָּהּ	לְהַשְׁמִדָּהּ	יְהַעֲרִין	וּשְׁלֹטְנָהּ	יְתָב	וְדִינָא		26
अन्तसम्म	सम्म	र-समाप्त-गर्न	नष्ट-गर्न	हटाउनेछन्	र-उनको-अधिकार	बस्नेछ	र-न्याय		
H5491	H5705	H0007	H8046	H5709	H7985	H3488	H1780		

“तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ।

לָעָם	יְהִיבֵת	שָׁמַיָא	כָּל-	תְּחִנּוֹת	מְלָכוֹת	רַי	וּרְבוּתָא	וְשִׁלְטָנָא	וּמְלָכוּתָהּ	27
जनतालाई	दिइनेछ	आकाशको	सबै	मुनि	राज्यहरूको	को	र-महानता	र-अधिकार	र-राज्य	
H5972	H3052	H8065	H3606	H8460	H4437	H1768	H7238	H7985	H4437	
יְפֻלְחוּן	לָהּ	שְׁלֵטְנָא	וְכֹל	עֲלֵם	מְלָכוֹת	מְלָכוּתָהּ	עֲלִיוּנָן	קְדוּשָׁי		
सेवा-गर्नेछन्	उहाँको	अधिकारहरूले	र-सबै	सदाको	राज्य	उहाँको-राज्य	सर्वोच्चका	पवित्रहरूको		
H6399		H7985	H3606	H5957	H4437	H4437	H5946	H6922		

וּשְׁתַּמְעוּן:
 र-आज्ञा-पालन-गर्नेछन्
[H8086](#)

अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’

יְבַהֲלֵנִי	רְעִיוֹנִי	שְׂטֵי	אֵנָה דָּנִיֵּאל	מְלָתָא	רַי	סוּפָא	כָּה	עֲדָ-	28
मलाई-ब्याकुल-पारे	मेरा-विचारहरूले	अत्यन्तै	दानिएल	म	कुराको	को	अन्त्य	यहीं	सम्म
H0927	H7476	H7690	H1841	H4406	H1768	H5491	H3542	H5705	
		פ	נִטְרָת:	בְּלִבִּי	וּמְלָתָא	עֲלִי	יִשְׁתַּנּוּן	וְיִוִּי	
		—	राखें	मेरो-हृदयमा	तर-कुरा	ममाथि	बदलियो	र-मेरो-मुहारको-रङ्ग	
			H5202	H3821	H4406	H5922	H8133	H2122	

“विवरण यहीं अन्त हुन्छ। म दानियल चाहि मेरो विचारले गर्दा साह्रै डराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”